

नेपाल सरकार
संघीय मामिला तथा स्थानिय वीकास मन्त्रालय
वीरेन्द्रनगर नगरपालिका
नगर कार्यपालीकाको कार्यालय
वीरेन्द्रनगर, सुर्खेत
व्याक हो लोडर साधन आपुर्ति सम्बन्धी सिलबन्धी बोलपत्र आव्हानको
सुचना

(सुचना प्रकाशित मिति:- २०७४/०५/०७)

यस नगरपालीकालाई आवश्यक पर्ने सवारी साधन आपुर्ती गर्न इच्छुक र इजाजत प्राप्त फर्म / कम्पनी/ संस्थाले देहाय बमोजिमको शर्तहरूको अधिनमा रही रितपुर्वक बोलपत्र पेश गर्नुहुन यो सुचना प्रकाशित गरीएको छ ।

१. यो सुचना प्रकाशित भएको मिति देखि ३० औं दिनसम्म बोलपत्र फारम यस कार्यालयमा आपुर्तीकर्ता वा अधिकार प्राप्त प्रतिनिधिहरूले अध्याबदिक नविकरण गरेको व्यवसाय दर्ताको प्रमाणीत इजाजत पत्र बध्यावदिक नविकरण फर्म , संस्था वा कम्पनी दर्ताको प्रमाणीत प्रमाण पत्र , मुल्य अभिवृद्धि करमा दर्ताको प्रमाणीत प्रमाणपत्र , स्थायी लेखा नम्बर (PAN) प्रमाणीत प्रमाणपत्र, आ.व. २०७३/०७४ सम्मको कर चुक्ता गरेको प्रमाणीत पत्र वा आर्थिक वर्ष ०७३/०७४ को कर/ आय विवरण पेश गरेको प्रमाणीत प्रतिलिपी सहित नियमानुसार बोलपत्र दस्तुर रु. १०००। -

(पछी फिर्ता नहुने गरी) निवेदन साथ पेश गरेपछी नियमानुसार बोलपत्र फारम यस कार्यालयबाट उपलब्ध गराइने छ ।

२. खरिद गरीएका बोलपत्र फारमहरुको महलहरु स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहिछाप गरी प्रथम पटक सुचना प्रकाशित भएको मिति देखि ३१ औं दिनको १२ बजेभित्र यस कार्यालयमा उपस्थित भई बोलपत्र दर्ता गराउन सकिने छ ।
३. बोलपत्र फारम साथ जमानत वापतको विड वण्ड कम्तीमा तिन महिना भ्याट संग्लन हुनुपर्ने छ र नेपाल सरकारको मान्यता प्राप्त वाणीज्य बैंकबाट जारी भएको विडवण्ड संग्लन गर्नुपर्ने छ ।
४. दर्ता हनु आएका सिलबन्दी बोलपत्र फारमहरु यस कार्यालयमा बोलपत्रदाताहरु वा निजको प्रतिनिधीहरुको रोहवरमा ३१ औं दिनको २ बजे यस न.पा. कार्यालयमा खोलिने छ । तर निजहरुको अनुपस्थितिमा पनि बोलपत्रहरु खोल्न बाधा पर्ने छैन । फारम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदा पछीको कार्यालय खुलेको पहिलो दिन सोही समयमा हुनेछ ।
५. बोलपत्रदाताको बोलपत्र स्वीकृत भएपछी ठेक्का अंकको ५ प्रतिशत हुन आउने रकमको परफरमेन्स वण्ड वा नगद ठेक्का सम्झौता गर्नु अगावै जम्मा गर्नुपर्ने छ । नगद जमानतलाई बैंक ग्यारेन्टीमा परिणत गरीने छैन ।

६. प्राप्त बोलपत्र आंशिक वा सम्पूर्ण रूपले कुनै कारण जनाइ वा नजनाइ स्वीकृत गर्ने वा नगर्ने वा सुचना रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयलाई सुरक्षित रहने छ । रित नपुगेको र म्याद नाघी आएको बोलपत्र उपर कुनै कार्यवाही गरिने छैन । बोलपत्रमा प्रत्येक आइटम दर रेट भ्याट बाहेकको अंक र अक्षरमा बुझीने गरी भर्नु पर्ने छ । यदि उल्लेख गरेको दररेट अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
७. बोलपत्र सम्बन्धी अन्य सर्तहरू बोलपत्र फारममा उल्लेख गरे बमोजिम हुनेछन ।
८. कार्यालयले दिएको निर्देशन एवं सम्पूर्ण सर्तहरू मान्य हुनेछन् ।
९. अन्य कार्यविधिहरू स्थानिय निकाय आर्थिक प्रशासन सम्बन्धी नियमावली २०६४ , सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ अनुसार हुनेछ ।
१०. बोलपत्र सम्बन्धी थप जानकारीको लागी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय सुर्खेतको फोन नं. ०८३-५२०१४४ र ०८३-५२०१२८ मा सम्पर्क गर्न सकिने छ ।
११. उल्लेखित साधनहरू यस कार्यालय सम्म आपूर्ति गर्दा लाग्ने नियमानुसार कन्टीनजेन्सी रकम नेपाल सरकारलाई तिर्न बुझाउनु पर्ने भ्याट लगाएत अन्य सम्पूर्ण कर दस्तुरहरू बोलपत्र दाताले नै ब्यहोर्नु पर्ने छ ।

१२. उल्लेखित साधनहरुको सिलबन्धी बोलपत्र यस कार्यालयमा पेश गर्नु पर्ने छ ।
१३. यसमा छुटेका कुराहरु स्थानिय निकाय आर्थिक प्रशासन सम्बन्धी नियमावली २०६४ , सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ अनुसार हुनेछ ।
१४. बोलपत्र सम्बन्धी सुचना संसोधन भएमा यस कार्यालयको सुचना पार्टीमा टाँस गरिनेछ ।
१५. बोलपत्र सम्बन्धी सुचना यस कार्यालयको वेवसाइट www.birendranagarmun.gov.np मा हेर्न सकिने छ । साथै बोलपत्र सम्बन्धी थप जानकारीका लागि यस कार्यालयको जिन्सी उपशाखामा बुझ्न सकिने छ ।

क्र.स.	विवरण	थान	बोलपत्र फारम दस्तुर	वीड जमानत	कैफियत
१	व्याक हो लोडर (स्पेशिफिकेशन अनुसार)	१ (एक)	रु. ३०००	१२५०००	

विमलराज आचार्य
कार्यकारी अधिकृत